

## आ. व. २०७५/७६ को प्रथम आठ महिना (श्रावण-फाल्गुण) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्यांक अनुसार आ.व. २०७५/७६ को प्रथम आठ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.४ प्रतिशतले वृद्धि भई रु.१०१०.३३ अर्ब पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६.१ प्रतिशत र ९३.९ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १५.३ प्रतिशतले वृद्धि भई रु. ६१.२२ अर्ब तथा कुल पैठारीमा २२.९ प्रतिशतले वृद्धि भई रु. ९४९.११ अर्ब पुगेको छ। आ.व. २०७४/७५ को प्रथम आठ महिनाको अवधिमा निकासी- पैठारी व्यापारको अनुपात १:१४.५ रहेकोमा आ.व. २०७५/७६ को सोही अवधिमा निकासी- पैठारी व्यापारको अनुपात १:१५.५ रहन आएको छ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा पोलिष्टर तथा अन्य धागो, फलाम तथा स्टील र तिनका उत्पादनहरू, ऊनी गलैँचा, तयारी पोशाक, जुट तथा जुटका सामानहरू, जुस, चिया, कपडा, अलैँची, पश्मिना सल प्रमुख रूपमा रहेका छन्। समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पोलिष्टर तथा अन्य धागोमा २३.५ प्रतिशतले वृद्धि भई रु. ६.३४ अर्ब, फलाम तथा स्टील र तिनका उत्पादनहरूको निर्यातमा ३५.३ प्रतिशतले वृद्धि भई रु. ४.९२ अर्ब, ऊनी गलैँचाको निर्यातमा ८.६ प्रतिशतले वृद्धि भई रु. ४.८५ अर्ब, तयारी पोशाकको निर्यातमा ४.७ प्रतिशतले वृद्धि भई रु. ४.१५ अर्ब पुगेको छ। जुट तथा जुटका उत्पादनको निर्यातमा ४.१ प्रतिशतले वृद्धि भई रु. ३.७१ अर्ब पुगेको छ। यसै गरी समीक्षा अवधिमा २.९० अर्बको जुस, रु. २.३५ अर्बको चिया, रु. २.२९ अर्बको टेक्सटाइल, रु. २.२२ अर्बको अलैँची, रु. १.५३ अर्बको पश्मिना सल, रु. १.२६ अर्बको फेल्ट, रु. १.०५ अर्बको जडिवुटी, रु. ९०.० करोडको मुसुरोको दाल, रु.७७ करोडको जुत्ता निकासी भएको देखिन्छ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, टर्की, युके, चीन, बंगलादेश, फ्रान्स, इटाली, जापान, क्यानडा, अष्ट्रेलिया, डेनमार्क आदि प्रमुख रूपमा रहेका छन्।

पैठारीतर्फ समग्रमा आ.व. २०७५/७६ को प्रथम आठ महिनामा पेट्रोलियम पदार्थमा ३५.५ प्रतिशतले वृद्धि भई रु. १३७.६० अर्ब पुगेको छ। यसै गरी समीक्षा अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरूको आयातमा ३३.७ प्रतिशतले वृद्धि भई रु. ११२.४० अर्ब, मशिनरी तथा पार्ट्समा ३.६ प्रतिशतले हास आई रु. ७९.८६ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा १४.२ प्रतिशतले वृद्धि भई रु. ६४.०१ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक

सामाग्रीहरुमा ३९.१ प्रतिशतले वृद्धि भई रु. ३९.६३ अर्ब, अन्नको आयातमा २१.२ प्रतिशतले वृद्धि भई ३६.७१ अर्ब, हवाईजहाज तथा हवाईजहाजका पार्ट्सको आयातमा १५६.१ प्रतिशतले वृद्धि भई रु १९.३२ अर्ब, तयारी पोशाकको आयातमा १७१.४ प्रतिशतले वृद्धि भई २३.५० पुगेको छ । सुनको आयामा १३.६ प्रतिशतले वृद्धि भई २३.४३ अर्ब पुगेको छ । यसै गरी औषधीको आयातमा १३.६ प्रतिशतले वृद्धि भई रु. २०.९६ अर्ब पुगेको छ । पोलिथिन ग्रेन्युल्सको आयातमा २३.० प्रतिशतले वृद्धि भई रु. १५.५५ अर्ब पुगेको छ । समीक्षा अवधिमा रु. ११.३७ अर्ब बराबरको रासायनिक मल र रु. १०.१५ अर्ब बराबरको सिमेन्ट क्लिङ्कर पनि आयात भएको देखिन्छ । दुरसञ्चारका सामाग्रीहरुको आयातमा १४.४ प्रतिशतले ह्रास आई रु. १९.३४ अर्ब पुगेको छ ।

नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, फ्रान्स, इण्डोनेशिया, थाइलेण्ड, क्यानडा, स्वीट्जरलेण्ड, मलेशिया, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, साउदी अरेबिया, युक्रेन, भियतनाम प्रमुख रुपमा रहेका छन् ।

समीक्षा अवधिमा भौतिक संरचना निर्माणका सामाग्रीहरु जस्तै फलाम, स्टील तथा तिनका सामानहरु, सिमेन्ट, आलुमुनियम, तामा जस्ता वस्तुहरुको आयातमा भएको वृद्धिले मुलुकको विकासमा सकारात्मक योगदान दिएको देखिन्छ । यसै गरी मुलुकका लागि अति आवश्यक औद्योगिक कच्चापदार्थहरु जस्तै कच्चा पाम आयल, सिमेन्ट क्लिङ्कर, पोलिथिन ग्यानुअल, रबर, रसायन जस्ता वस्तुहरुको आयात उल्लेख्य रुपमा भएको छ । मलको आयातमा वृद्धि देखिँतापनि यस्तो आयातले कृषि उत्पादन वृद्धिमा ठूलो भूमिका खेलि रहेको देखिन्छ ।

समीक्षा अवधिमा हवाईजहाज तथा हेलिकप्टरको आयातमा पनि वृद्धि देखिएको छ । यो वृद्धि पटक पटक नभई एक पटक मात्र हुने र यस्ता आयातले दीर्घकाल सम्म पूँजी निर्माण गर्नुका साथै देशको प्रमुख आयश्रोतका रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा थप योगदान दिने निश्चित छ ।

यसै गरी समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयातमा वृद्धि भए तापनि पेट्रोलियम पदार्थको अधिकांश आयात औद्योगिक उत्पादन, मालवस्तु ढुवानी तथा सार्वजनिक यातायातमा खर्च भई रहेको सन्दर्भमा यी वस्तुहरुको आयातले पनि मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण योगदान दिएको पाइन्छ ।

चालु आर्थिक वर्ष २०७५/७६ को समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्य रुपमा सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापारघाटामा २३.५ प्रतिशतले वृद्धि भई कुल व्यापारघाटा रु. ८८७.८९ अर्ब पुगेको छ ।